

विशेष शिक्षा

कन्सल्टलाइन



विशेष आवश्यकता भएका बालबालिकाका
परिवार र वकिलहरूका लागि जानकारी

800-879-2301

TTY प्रयोगकर्ताहरू: PA Relay 711

अभिभावकका लागि मद्दत

विशेष शिक्षा प्रणाली भ्रामक र कहिलेकाहीँ भारी हुन सक्छ। नयाँ परिस्थिति वा असहमतिहरू उत्पन्न भएको खण्डमा, तपाईंको अधिकारहरू के हुन् र तपाईंका लागि के विकल्पहरू उपलब्ध छन् भनेर निर्धारण गर्न गाह्रो हुन सक्छ।

विशेष शिक्षाका बारेमा जानकारीका लागि अभिभावकहरूलाई मद्दत गर्न, कन्सल्टलाइनलाई अभिभावकहरू र अपाङ्गता भएका बालबालिका र ति बालबालिकाहरूका वकिलहरूका लागि टोल-फ्री सेवाको रूपमा स्थापना गरिएको थियो।

तपाईंसँग विशेष शिक्षा, उपहार प्राप्त शिक्षा, धारा 504 वा असाधारण आवश्यकता भएका बच्चाको अभिभावकका रूपमा तपाईंको अधिकारका बारेमा प्रश्न वा सरोकार छ भने, कन्सल्टलाइन विशेषज्ञहरूले तपाईंलाई सहयोग गर्न सक्नुहुन्छ।

तपाईंले 800-879-2301 वा 717-901-2146 मा कल गरेर कन्सल्टलाइनलाई सम्पर्क गर्न सक्नु हुन्छ वा तपाईंले www.odr-pa.org/contact-consultline मा अनलाइन अनुरोध फारम भरेर कन्सल्टलाइनले तपाईंलाई कल गर्न अनुरोध गर्न सक्नुहुन्छ।

कन्सल्टलाइनले अङ्ग्रेजी र स्पेनिश भाषामा प्रत्यक्ष सेवा उपलब्ध गराउँछ र दोभाषे सेवाको सहायताले अन्य भाषाहरूमा कल गर्नेहरूलाई सेवा दिन सक्षम छ।

अपाङ्गता भएका बालबालिकाका अभिभावक र अधिवक्ताहरूलाई सेवा दिन कन्सल्टलाइन स्थापना गरिएको हो। अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग प्रदान गर्ने संस्था र एजेन्सीहरूले पनि कन्सल्टलाइन प्रयोग गर्न सक्छन्। प्रश्नहरू भएमा विद्यालयका कर्मचारीहरूले विशेष शिक्षा ब्यूरोलाई 717-783-6913 मा सम्पर्क गर्नुपर्छ।

कन्सल्टलाइन भनेको...

विशेषज्ञको सीधा लिङ्क जो निम्न हुने छ:

- तपाईंको चिन्ताहरू सुन्ने र तपाईंको बच्चाको आवश्यकताहरूको बारेमा विकल्पहरू छलफल गर्ने
- प्रश्नहरूको जवाफ दिने र सम्बन्धित संघीय र राज्य कानूनहरूका बारेमा जानकारी दिने
- तपाईंको बच्चाको कार्यक्रमका बारेमा असहमतिहरू समाधान गर्न

विकल्पहरू छलफल गर्नुहोस्:

- राज्य गुनासो प्रक्रिया
- प्रक्रियागत सुरक्षाहरू
- औपचारिक र अनौपचारिक विवाद समाधानका लागि अन्य सम्भावनाहरू
- अन्य प्रकारको समर्थन प्रदान गर्ने एजेन्सी र संस्थाहरू पहिचान गर्नुहोस्
- तपाईंलाई विशेष शिक्षा र तपाईंको बच्चाको निःशुल्क र उपयुक्त सार्वजनिक शिक्षाको अधिकारका बारेमा थप जान्न मद्दत गर्ने स्रोतसाधनहरू प्रदान गर्नुहोस्

कन्सल्टलाइन विशेषज्ञहरूले निम्न गर्दैनन्...

- अधिवक्ताका रूपमा कार्य गर्ने
- कानूनी सल्लाह प्रदान गर्ने

तपाईंले स्कूल-सम्बन्धित चिन्ताका बारेमा कल गर्नु अघि...

यी मध्ये केही विकल्पहरू प्रयास गर्न विचार गर्नुहोस्:

- आफ्नो बच्चाको शिक्षक, सल्लाहकार र/वा प्रधानाध्यापलाई सम्पर्क गर्ने
- आफ्नो विद्यालयको विशेष शिक्षा निर्देशकसँग सरोकारहरूबारे छलफल गर्ने

तपाईंले कन्सल्टलाइनमा कल गर्दा...

कृपया निम्न जानकारी छोड्नुहोस्। यसले कन्सल्टलाइन विशेषज्ञलाई समयमै तपाईंलाई सम्पर्क गर्ने अनुमति दिने छ।

- तपाईंको नाम
- घर, व्यापार र/वा सेल फोन नम्बर
- तपाईंलाई दोहोर्याएर कल गर्न परामर्श लाइन विशेषज्ञका लागि अर्को तीन व्यापारिक दिनहरूमध्ये (बिहान 8:00 बजे र 4:00 बजेको बीचमा) राम्रो समयहरू।
- तपाईंको चिन्ता वा प्रश्नका बारेमा छोटो सन्देश

अभिभावकहरूका लागि स्रोतहरू

प्राविधिक सहायता र विवाद समाधान

पेन्सिलभेनिया प्रशिक्षण र प्राविधिक सहायता सञ्जाल (PaTTAN)

800-441-3215 East

800-360-7282 Harrisburg

800-446-5607 Pittsburgh

वेबसाइट: www.pattan.net

PaTTAN ले पेन्सिलभेनिया शिक्षा विभाग, विशेष शिक्षा ब्यूरोको प्रशिक्षण र प्राविधिक सहायता शाखाको रूपमा सेवा गर्छ। PaTTAN सल्लाहकारहरूले पेन्सिलभेनिया भित्रका स्कूल जिल्लाहरूलाई समर्थन गर्न व्यावसायिक विकास, प्राविधिक सहयोग र सूचना प्रसारका क्षेत्रमा सेवाहरू प्रदान गर्न मध्यवर्ती एकाइहरूसँग मिलेर काम गर्छन्। PaTTAN वेबसाइटले जानकारी, प्रकाशन र अन्य एजेन्सीहरूको लिङ्कहरूका लागि अभिभावक पृष्ठ समावेश गर्छ।

विवाद समाधानका लागि कार्यालय (ODR)

आवाज: 800-222-3353

TTY प्रयोगकर्ताहरू: PA Relay 711

फ्याक्स: 717-657-5983

इमेल: odr@odr-pa.org

वेबसाइट: www.odr-pa.org

ODR ले पेन्सिलभेनियाको विशेष शिक्षा मध्यस्थता र उचित प्रक्रिया प्रणालीहरूको समन्वय र व्यवस्थापन गर्छ। ODR ले अभिभावक र शैक्षिक एजेन्सीहरूलाई प्रारम्भिक हस्तक्षेप प्रणालीद्वारा सेवा दिइएका बालबालिका, वरदान पाएका विद्यार्थीहरू (वा पाठनसक्ने) र अपाङ्गता भएका विद्यार्थीहरू (वा अपाङ्गता भएको ठानिएका) शैक्षिक विवादहरू समाधान गर्न स्रोतसाधनहरू उपलब्ध गराउँछन्।

सामुदायिक अभिभावक स्रोतसाधन केन्द्रहरू

Hispanos Unidos para Niños Excepcionales (HUNE)

(असाधारण बच्चाहरूका लागि Hispanics United)

आवाज: 215-425-6203

फ्याक्स: 215-425-6204

इमेल: huneinc@aol.com

वेबसाइट: www.huneinc.org

HUNE ले असाधारणता भएका बालबालिकाका अभिभावकहरूलाई आफ्ना बालबालिकाका लागि निःशुल्क र उपयुक्त गुणस्तरीय शिक्षा प्राप्त गर्न अधिकार दिन्छ। तिनीहरूले संक्रमण सेवाहरू सहित विशेष शिक्षा र समर्थनका सबै पक्षहरूमा प्रशिक्षण कार्यक्रमहरू प्रदान गर्छन्। HUNE फिलाडेल्फियाको अमेरिकन स्ट्रीट एम्पावरमेन्ट जोनमा हिस्पैनिक आमाबाबुको, तर सीमित छैन, सेवा गर्छ।

मिशन सशक्तिकरण

आवाज र फ्याक्स: 814-825-0788

इमेल: advocate@missionempower.org

नि:शुल्क: 855-825-0788

वेबसाइट: www.missionempower.org

मिशन - शिक्षा, वकालत, सशक्तिकरण र अभिभावक संलग्नता मार्फत हामी अपाङ्गता भएका युवाहरूलाई उनीहरूको समुदायमा जीवनका सबै पक्षहरूमा पूर्ण एकीकरण खोज्छौं।

भिजन - मिशन एम्पावरले एउटा समुदायको परिकल्पना गर्छ जहाँ सबै अपाङ्गता भएका युवाहरूले आफ्नो समुदायलाई अझ राम्रोका लागि परिवर्तन गर्दै आफ्ना सपनाहरू पछ्याउन आफ्नो उपहार र प्रतिभा प्रयोग गर्छन्।

अभिभावक तालिम तथा सूचना केन्द्र

अभिभावक शिक्षा र वकालत नेतृत्व (PEAL) केन्द्र

आवाज: 412-281-4404

नि:शुल्क: 866-950-1040

TTY: 412-281-4409

फ्याक्स: 412-281-4408

इमेल: info@pealcenter.org

वेबसाइट: www.pealcenter.org

PEAL केन्द्र अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूको संस्था हो जसले अन्य अभिभावक र पेशेवरहरूलाई सहयोग गर्न पुग्छ। PEAL केन्द्रले पेन्सिलभेनियाको पश्चिमी र मध्य क्षेत्रहरूमा प्रारम्भिक हस्तक्षेप, विशेष शिक्षा र समावेशी शिक्षाको बारेमा कार्यशाला, प्रशिक्षण र जानकारी प्रदान गर्छ। अभिभावक सल्लाहकारहरू विशेष शिक्षा प्रक्रिया र समस्या समाधान रणनीतिहरूका बारेमा जानकारीको साथ परिवारलाई सहयोग गर्न उपलब्ध छन्।

पेन्सिलभेनिया शिक्षा विभाग (PDE) ले जाति, रंग, धार्मिक सम्प्रदाय, वंश, संघ सदस्यता, उमेर, लिङ्ग, यौन झुकाव, लैङ्गिक पहिचान वा अभिव्यक्ति, राष्ट्रिय उत्पतिको आधार एड्स वा एचआईभी स्थिति, असक्षमता, वा कुनै अन्य कानूनी रूपमा सुरक्षित वर्गमा आफ्ना शैक्षिक कार्यक्रम, गतिविधि वा रोजगार अभ्यासहरूमा भेदभाव गर्दैन। यस नीतिको घोषणा पेन्सिलभेनिया मानव सम्बन्ध ऐन लगायत राज्यको कानून र 1964 को नागरिक अधिकार ऐनको शीर्षक VII, 1972 को शिक्षा संशोधनको शीर्षक IX, 1973 को पुनर्स्थापना ऐनको धारा 504, 1967 को रोजगार ऐन मा उमेर भेदभाव र 1990 को अमेरिकी असक्षमता अधिनियम सहित संघीय कानून अनुसार छ।

तपाईंसँग यस प्रकाशनका बारेमा कुनै प्रश्नहरू भएमा वा थप प्रतिलिपिहरूका लागि, सम्पर्क गर्नुहोस्: ConsultLine, 6340 Flank Drive, Harrisburg, PA, 17112; 800-879-2301; ITY प्रयोगकर्ताहरू: PA Relay 711।

निम्न व्यक्तिहरूलाई गैर-भेदभाव नीतिहरूका बारेमा सोधपुछ गर्न नियुक्त गरिएका छन्:

विद्यालयमा भेदभाव भएको गुनासो:

मानव सम्बन्ध प्रतिनिधि

इन्टेक डिभिजन

पेन्सिलभेनिया मानव सम्बन्ध आयोग:

(Human Relations Representative

Intake Division

Pennsylvania Human Relations Commission):

www.phrc.state.pa.us

हारिसबर्ग क्षेत्रीय कार्यालय: आवाज (717) 787-9780, सन्देश (717) 787-7279

पिट्सबर्ग क्षेत्रीय कार्यालय: आवाज (412) 565-5395, सन्देश (412) 565-5711

फिलाडेल्फिया क्षेत्रीय कार्यालय: आवाज (215) 560-2496, सन्देश (215) 560-3599

पेन्सिलभेनिया शिक्षा विभागका कर्मचारी विरुद्ध उजुरीहरू:

पेन्सिलभेनिया शिक्षा विभाग

मानव सम्साधनको समान रोजगार अवसर प्रतिनिधि ब्यूरो

(Pennsylvania Department of Education

Equal Employment Opportunity Representative

Bureau of Human Resources)

11th Floor, 333 Market Street

Harrisburg, PA 17126-0333

आवाज टेलिफोन: (717) 787-4417

फ्याक्स: (717) 783-9348, पाठ टेलिफोन ITY: (717) 783-8445

अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा विभाग भित्रको आवासका बारेमा जानकारी:

पेन्सिलभेनिया शिक्षा विभाग
अमेरिकी असक्षमता अधिनियम समन्वयक मानव सम्साधनको ब्यूरो
(Pennsylvania Department of Education
Americans with Disabilities Act Coordinator
Bureau of Human Resources)
11th Floor, 333 Market Street
Harrisburg, PA 17126-0333
आवाज टेलिफोन: (717) 787-4417
फ्याक्स: (717) 783-9348, सन्देश टेलिफोन TTY: (717) 783-8445

शैक्षिक कानून वा मुद्दाहरूका बारेमा सामान्य प्रश्नहरू:

पेन्सिलभेनिया शिक्षा विभाग विद्यालय सेवा एकाइ
निर्देशक
(Pennsylvania Department of Education
School Services Unit
Director)
5th Floor, 333 Market Street
Harrisburg, PA 17126-0333
आवाज टेलिफोन: (717) 787-4860
फ्याक्स: (717) 783-6802, सन्देश टेलिफोन TTY: (717) 783-8445

Commonwealth of Pennsylvania

Tom Wolf
गभर्नर



pennsylvania
DEPARTMENT OF EDUCATION



OFFICE FOR DISPUTE RESOLUTION

6340 Flank Drive
Harrisburg, PA 17112-2764

हामीलाई सम्पर्क गर्नुहोस्...

(800) 222-3353

(717) 901-2145

TTY प्रयोगकर्ताहरू: PA Relay 711

निम्न वेबमा हामीलाई भ्रमण गर्नुहोस्...

www.odr-pa.org

